

प्रेस विज्ञप्ति- २८७

Press Release-287



लागू औषध नियन्त्रण व्यूरो

Narcotics Control Bureau

कोटेश्वर, काठमाडौं ।

मिति: २०७७।१०।०७ गते ।

लागू औषध खैरो हेरोईन, एम्फेटामाईन र नगद सहित ९ जना मानिसहरू पक्राउ

लागू औषध खैरो हेरोईनको कारोबार भैरहेको भन्ने विशेष सूचनाको आधारमा यस ब्यूरोबाट निग्रानीको लागि खटिएको टोलिको आवश्यक निग्रानी पश्चात गरिएको कारवाहीको क्रममा निम्नानुसार वतन भएका लागू औषध कारोबारमा संलग्न ९ जना व्यक्तिहरू बिभिन्न मितिमा लागू औषध खैरो हेरोईन ५३६.५ ग्राम, एम्फेटामाईन ७.५ ग्राम, लागू औषध तौल गर्ने मेशिन २ थान, जम्मा नगद रु. ६,७१,५००/-, अमेरिकन डलर ६१००/- र ३ थान सवारी साधन(मो.सा. /स्कुटर) सहित पक्राउ परेकोले निजहरूको सम्बन्धमा लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अघि बढाईएको छ ।

१. मिति २०७७।०९।२७ गते जिल्ला ईलाम, माई न.पा.४ घर भई हाल तारककेश्वर न.पा १० मनमैजु बस्ने बर्ष ३१ को सन्दिप राई साथमा बोकेको ब्राउन सुगर ३ ग्राम, नगद रु २०,५००/- र बा ४० प ७९९७ नम्बरको प्लेजर स्कुटर सहित काठमाण्डौ तारकेश्वर न.पा. ६ सडक किनारबाट पक्राउ ।
२. मिति २०७७।०९।२७ गते जिल्ला ईलाम, माई न.पा.४ घर भई हाल तारककेश्वर न.पा १० मनमैजु बस्ने बर्ष ३२ को दिपक राई साथमा बोकेको ४.५ ग्राम ब्राउन सुगर, नगद रु ५०,५००/- र बाग्मती प्रदेश ०१७ प२२९५ नम्बर को मो.सा. सहित काठमाण्डौ तारकेश्वर न.पा. ६ सडक किनारबाट पक्राउ र निजको का.जि. तारकेश्वर न.पा. ६ स्थित डेरा कोठा खानतलासी गर्दा ब्राउन सुगर ६४ ग्राम, एम्फेटामाईन(ICE) ७.५ ग्राम र डिजिटल तराजु बरामद ।
३. मिति २०७७।०९।२८ गते जिल्ला ईलाम, ईलाम न.पा.२ मालापथ बस्ने बर्ष ३६ को केसाङ्ग योल्मुले साथमा बोकेको झोलाबाट ब्राउन सुगर ४०० ग्राम र नगद रु ३०००/- सहित का.जि.का.म.न.पा.२६ मित्रनगरबाट पक्राउ ।
४. मिति २०७७।०९।२८ गते जिल्ला मनाङ्ग डिस्स्याङ्ग गा.पा.३ नावल घर भई हाल स्वयम्भू बस्ने बर्ष ४६ को टासी सन्डुप गुरुङ्लाई ब्राउन सुगर खरिद गर्ने क्रममा लागू औषध तौल गर्ने डिजिटल तराजु-१ थान, नगद रु २,६०,०००/- र बा ६३ प १०७ नंबरको स्कुटर सहित काठमाण्डौ जिल्ला का.म.न.पा.३२ कोटेश्वरबाट पक्राउ ।
५. मिति २०७७।०९।२९ गते माच्छापुछ्रे बैंक फिदिम पाँचथर शाखाबाट आफ्नो खातामा सन्दिप राईले जम्मा गरीदिएको लागू औषध कारोबारको रकम ४,६०,०००/- निकाल्ने क्रममा जि. पाँचथर फालेलुङ्ग गा.पा.-८ घर भएका बर्ष ५५ को भिम प्रसाद लोवा जि.पाँचथर फिदिम न.पा.१ बाट पक्राउ ।
६. मिति २०७७।०९।२९ जिल्ला झापा, बुद्धशान्ति गा.पा.३ बाट लागू औषध कारोबारमा संलग्न भएका जिल्ला झापा, बुद्धशान्ति गा.पा.३ बस्ने बर्ष ४१ को दिनेश कुमाल साथमा बोकेको ब्राउन सुगर ५ ग्राम र ऐ.ऐ.बस्ने बर्ष ४३ को सन्तोष सापकोटा साथमा बोकेको ब्राउन सुगर १० ग्राम सहित पक्राउ ।
७. मिति २०७७।१०।०१ गते लागू औषध कारोबारमा संलग्न भएका जिल्ला झापा, भद्रपुर न.पा.१० घर भई हाल जि.काठमाण्डौ -१६ कुमारीस्थान बस्ने बर्ष ४१ को राजेश श्रेष्ठलाई का.जि.का.म.न.पा.३२ कोटेश्वरबाट पक्राउ गरी निजको का.जि. का.म.न.पा.१६ कुमारीस्थानमा रहेको डेराकोठा खानतलासी लिने क्रममा नगद रु.३७,५००/- र USD ६१००/- बरामद ।
८. मिति २०७७।१०।०२ गते का.जि. गोकर्णेश्वर ६ नारायणटार सडक किनारबाट जि. ईलाम माई जोगमाई गा.पा. ३ घर भई हाल गोकर्णेश्वर बस्ने बर्ष ३६ को सोनाम कागते साथमा बोकेको ब्राउन सुगर ५० ग्राम सहित पक्राउ ।

नोट :- माथि उल्लेखित व्यक्तिहरूले लागू औषध कारोबार गर्नको लागि एउटै संजाल निर्माण गरी एक आपसमा समन्वय गरि कारोबार गर्ने गरेको पाईएको र निजहरूबाट जम्मा लागू औषध खैरो हेरोईन ५३६.५ ग्राम, एम्फेटामाईन ७.५ ग्राम, लागू औषध तौल गर्ने मेशिन २ थान, जम्मा नगद रु. ६,७१,५००/-, अमेरिकन डलर ६१००/- र ३ थान सवारी साधन(मो.सा.१ /स्कुटर २) बरामद गरिएको ।

साथै संलग्न अन्य फरार अभियुक्तहरूको खोजि तथा अनुसन्धान कार्य भईरहेको ।

(कृष्ण कुमार महत)

प्रवक्ता एवं सूचना अधिकारी, सम्पर्क नं. ९८५११३२७४३



